

إِنَّ لِلْمُتَّقِينَ عِنْدَ رَبِّهِمْ جَنَّاتٍ النَّعِيمِ (34) أَفَنَجْعَلُ

الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ (35) مَا لَكُمْ كَيْفَ

تَحْكُمُونَ (36) أَمْ لَكُمْ كِتَابٌ فِيهِ تَدْرُسُونَ (37)

إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ (38) أَمْ لَكُمْ أَيْمَانٌ عَلَيْنَا

بِالْغَةِ إِلَى يَوْمِ الْقِيَامَةِ إِنَّ لَكُمْ لَمَا تَحْكُمُونَ (39)

سَلِّمُوا إِلَيْهِمْ بِذَلِكَ زَعِيمٌ (40) أَمْ لَهُمْ شُرَكَاءُ

فَلْيَأْتُوا بِشُرَكَائِهِمْ إِنْ كَانُوا صَادِقِينَ (41) يَوْمَ

يُكْشَفُ عَن سَاقٍ وَيَدْعُونَ إِلَى السُّجُودِ فَلَا

يَسْتَطِيعُونَ (42) خَاشِعَةً أَبْصَارُهُمْ تَرْهُقُهُمْ ذِلَّةٌ وَ

قَدْ كَانُوا يُدْعُونَ إِلَى السُّجُودِ وَهُمْ سَالِمُونَ (43)

فَذَرْنِي وَ مَنْ يُكَذِّبُ بِهَذَا الْحَدِيثِ سَنَسْتَدْرِجُهُمْ

مِنْ حَيْثُ لَا يَعْلَمُونَ (44) وَ أُمْلِي لَهُمْ إِنَّ كَيْدِي

مَتِينٌ (45) أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُمْ مِنْ مَغْرَمٍ مُثْقَلُونَ

(46) أَمْ عِنْدَهُمُ الْغَيْبُ فَهُمْ يَكْتُبُونَ (47) فَاصْبِرْ

لِحُكْمِ رَبِّكَ وَ لَا تُكُنْ كَصَاحِبِ الْهُوتِ إِذْ نَادَى

وَ هُوَ مَكْظُومٌ (48) لَوْ لَا أَنْ تَدَارِكُهُ نِعْمَةٌ مِنْ رَبِّهِ

لَنُبَذَ بِالْعَرَاءِ وَ هُوَ مَذْمُومٌ (49) فَاجْتَبَاهُ رَبُّهُ فَجَعَلَهُ

مِنَ الصَّالِحِينَ (50) وَ إِنِ يَكَادُ الَّذِينَ كَفَرُوا

لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ لَمَّا سَمِعُوا الذِّكْرَ وَ يَقُولُونَ

إِنَّهُ لَمَجْنُونٌ (51) وَ مَا هُوَ إِلَّا ذِكْرٌ لِلْعَالَمِينَ (52)

Verily, for the Righteous, are gardens of delight, with their Lord. Shall We then treat the people of faith like the people of sin? What is the matter with you? How judge ye? Or have ye a book through which ye learn- that ye shall have, through it whatever ye choose? Or have ye covenants with Us on oath, reaching to the day of judgment, (providing) that ye shall have whatever ye shall demand? Ask thou of them, which of them will stand surety for that! Or have they some "partners" (in Godhead)? Then let them produce their "partners", if they are truthful! The day that

~~~~~  
the shin shall be laid bare, and they shall be summoned to prostrate, but they shall not be able,-their eyes will be cast down,- ignominy will cover them; seeing that they had been summoned aforetime to bow in adoration, while they were whole, (and had refused). Then leave Me alone with such as reject this message: by degrees shall We draw them little by little from directions they perceive not. A (long) respite will I grant them: truly powerful is My plan. Or is it that thou dost ask them for a reward, so that they are burdened with a load of debt?-Or that the unseen is in their hands, so that they can write it down? So wait with patience for the command of thy Lord, and be not like the companion of the fish,- when he cried out in agony. Had not grace from his Lord reached him, he would indeed have been cast off on the naked shore, in disgrace. Thus did his Lord choose him and make him of the company of the righteous. And the unbelievers would almost trip thee up with their eyes when they hear the message; and they say: "Surely he is possessed!" But it is nothing less than a message to all the worlds.

یقیناً خدا ترس لوگوں کے لیے اُن کے رب کے ہاں نعمت بھری جنتیں ہیں۔ کیا  
ہم فرماں برداروں کا حال مجرموں کا سا کر دیں؟ تم لوگوں کو کیا ہو گیا ہے، تم کیسے  
حکم لگاتے ہو؟ کیا تمہارے پاس کوئی کتاب ہے جس میں تم یہ پڑھتے ہو کہ  
تمہارے لیے ضرور وہاں وہی کچھ ہے جو تم اپنے لیے پسند کرتے ہو؟ یا پھر کیا  
تمہارے لیے روز قیامت تک ہم پر کچھ عہد و پیمان ثابت ہیں کہ تمہیں وہی کچھ  
ملے گا۔ جس کا تم حکم لگاؤ؟ ان سے پوچھو تم میں سے کون اس کا ضامن ہے؟ یا پھر

ان کے ٹھیرائے ہوئے کچھ شریک ہیں (جنہوں نے اس کا ذمہ لیا ہو)؟ یہ بات ہے تو لائیں اپنے شریکوں کو اگر یہ سچے ہیں۔ جس روز سخت وقت آپڑے گا اور لوگوں کو سجدہ کرنے کے لیے بلایا جائے گا تو یہ لوگ سجدہ نہ کر سکیں گے ان کی نگاہیں نیچی ہوں گی، ذلت ان پر چھا رہی ہوگی۔ یہ جب صحیح و سالم تھے اُس وقت انہیں سجدے کے لیے بلایا جاتا تھا (اور یہ انکار کرتے تھے)۔ پس اے نبیؐ، تم اس کلام کے جھٹلانے والوں کا معاملہ مجھ پر چھوڑ دو۔ ہم ایسے طریقہ سے ان کو بتدریج تباہی کی طرف لے جائیں گے کہ ان کو خبر بھی نہ ہوگی۔ میں ان کی رسی دراز کر رہا ہوں، میری چال بڑی زبردست ہے کیا تم ان سے کوئی اجر طلب کر رہے ہو کہ یہ اس چٹی کے بوجھ تلے دبے جا رہے ہوں؟ کیا ان کے پاس غیب کا علم ہے جسے یہ لکھ رہے ہوں؟ اچھا اپنے رب کا فیصلہ صادر ہونے تک صبر کرو۔ اور مچھلی والے (یونس علیہ السلام) کی طرح نہ ہو جاؤ، جب اُس نے پکارا تھا اور وہ غم سے بھرا ہوا تھا۔ اگر اس کے رب کی مہربانی اُس کے شامل حال نہ ہو جاتی تو وہ مذموم ہو کر چٹیل میدان میں پھینک دیا جاتا۔ آخر کار اُس کے رب نے اسے برگزیدہ فرمایا اور اسے صالح بندوں میں شامل کر دیا۔ جب یہ کافر لوگ کلام

نصیحت (قرآن) سنتے ہیں تو تمہیں ایسی نظروں سے دیکھتے ہیں کہ گویا تمہارے

قدم اکھاڑ دیں گے، اور کہتے ہیں یہ ضرور دیوانہ ہے، حالانکہ یہ تو سارے جہان

والوں کے لیے ایک نصیحت ہے۔

यकीनन खुदातर्स लोगों के लिए उनके रब के हाँ नेमतभरी जन्नतें हैं । क्या हम फ़रमाँबारदारों का हाल मुजरिमों का-सा कर दें? तुम लोगों को क्या हो गया है, तुम कैसे हुकम लगाते हो? क्या तुम्हारे पास कोई किताब है जिसमें तुम यह पढ़ते हो कि तुम्हारे लिए ज़रूरी वहाँ वही कुछ है जो तुम अपने लिए पसन्द करते हो? या फिर क्या तुम्हारे लिए रोज़े-क्रियामत तक हम पर कुछ अहदो-पैमान साबित है कि तुम्हें वही कुछ मिलेगा जिसका तुम हुकम लगाओ? इनसे पूछो तुम में से कौन इसका ज़ामिन है? या फिर उनके ठहराए हुए कुछ शरीक हैं (जिन्होंने इसका ज़िम्मा लिया हो)? ये बात है तो लाएँ अपने इन शरीकों को अगर ये सच्चे हैं । जिस रोज़ सख्त वक़्त आ पड़ेगा और लोगों को सजदा करने के लिए बुलाया जाएगा तो ये लोग सजदा न कर सकेंगे, इनकी निगाहें नीची होंगी, ज़िल्लत इनपर छा रही होगी । ये जब सही व सालिम थे उस वक़्त इन्हें सजदे के लिए बुलाया जाता था (और ये इनकार करते थे) । पस ऐ नबी, तुम इस कलाम के झुटलानेवालों का मामला मुझपर छोड़ दो । हम ऐसे तरीके से उनको बतदरीज तबाही की तरफ़ ले जाएँगे कि उनको ख़बर भी न होगी । मैं उनकी रस्सी दराज़ कर रहा हूँ, मेरी चाल बड़ी ज़बरदस्त है । क्या तुम इनसे कोई अज़ तलब कर रहे हो कि ये उस चट्टी के बोझ तले दबे जा रहे हों? क्या इनके पास गैब का इल्म है जिसे ये लिख रहे हों? अच्छा, अपने रब का फ़ैसला सादिर होने तक सब्र करो और मछलीवाले (युनुस अलै०) की तरफ़ न हो जाओ, जब उसने पुकारा था और वह गम से भरा हुआ था । अगर उसके रब की मेहरबानी उसके शामिले-हाल न हो जाती तो वह मज़मूम होकर चटियल मैदान में फेंक दिया जाता । आख़िरकार उसके

~~~~~

रब ने उसे बरगुज़ीदा फ़रमा लिया और उसे सालेह बन्दों में शामिल कर दिया | जब ये काफ़िर लोग कलामे-नसीहत (क़ुरआन) सुनते हैं तो तुम्हें ऐसी नज़रों से देखते हैं कि गोया तुम्हारे क़दम उखाड़ देंगे, और कहते हैं कि यह ज़रूर दीवाना है, हालाँकि यह तो सारे जहानवालों के लिए एक नसीहत है |